

मौद्रिक नीतिमा उद्योग संगठन मोरङको १९ बुँदे सुभाव

५ असार, २०८०, विराटनगर

उद्योग संगठन मोरङले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागी सुभाव प्रस्तुत गरेको छ । संगठनले नेपाल राष्ट्र बैंक पत्र मार्फत १९ बुँदे सुभाव पेश गरेको छ । संगठनका अध्यक्ष राकेश सुरानाले समग्र अर्थतन्त्रमा देखा परेको संकुचन, बजारमा प्रभावकारी मागको अभाव, ब्याजदर बृद्धि, मूल्य बृद्धि, बढ्दो आयात, बैदेशिक व्यापार असन्तुलन लगायतका कारणबाट मुलुकको अर्थतन्त्र संकटोन्मुख रहेको अवस्थामा मौद्रिक नीतिले बजार चलायमान गर्ने गरि नीतिगत क्षेत्रमा गर्नुपर्ने सुधारका विविध पक्षलाई अध्ययन गरि व्यवहारिक सुभाव दिएको बताए । अध्यक्ष सुरानाले चालूपूँजी कर्जा निर्देशन मार्फत चालूपूँजी कर्जामा लगाइएको सिमाका कारण बजारमा मन्दी छाएको अवस्थामा आगामी मौद्रिक नीतिले उत्पादनमुलक उद्योगमा प्रवाह हुने कर्जाको ब्याज दर एक अंकमा कायम हुने गरि स्वदेशी उद्योग, निर्यातमुलक उद्योग तथा समग्र उत्पादनशिल क्षेत्रलाई चलायमान बनाउदै वित्तीय सन्तुलन कायम हुने गरि मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन ।

१. चालूपूँजी कर्जाको सिमा निर्धारण सम्बन्धमा

नेपालका प्रायः उद्योगहरु आयातित कच्चा पदार्थमा आधारित रहेको र कच्चा पदार्थ आयातका लागी प्रतिपत्र खोल्ने देखि कच्चा पदार्थ उद्योगमा आउने समय, वस्तु उत्पादन, भण्डारण, विक्रि र बजारबाट पैसा आउने क्रममा औसतमा ६ महिनाभन्दा बढि समय चालूपूँजी होल्ड हुन्छ । तलको तालिकामा केहि उद्योगहरुको उत्पादन चक्र देखाइएको छ । संगठनका सदस्य उद्योगहरुमा गरिएको नमुना सर्वेक्षणमा प्रायः सबै प्रकारका उद्योगहरुको एक उत्पादन चक्र १८० दिन भन्दा बढि रहेको पाइएको छ । चालूपूँजी कर्जाको यो मापदण्ड लागू भएपश्चात पछिल्लो अवस्था हेर्ने हो भने प्रायः सबै उद्योगहरुको उत्पादन ४० प्रतिशतभन्दा बढिले गिरावट आएको छ । तसर्थ, चालूपूँजी कर्जाको मौद्रिक नीति मार्फत निम्न संशोधन गरिनु पर्दछ :

क) उत्पादनमुलक उद्योगहरुले वर्षको २ वटा उत्पादन चक्र मात्रै मुश्किलले पूरा गर्ने भएकोले चालूपूँजी कर्जाको २५ प्रतिशतको सिमालाई कम्तीमा ६० प्रतिशत पुर्चाई उत्पादनमुलक उद्योगलाई सञ्चालनमा सहजिकरण गरिनु पर्दछ । *विप्लुतका लागी हेनुहोस तालिका १ ।*

ख) वार्षिक कारोबारको गणना गर्दा अधिल्लो ४ आर्थिक वर्षको कारोबारलाई आधार मानी जुन आर्थिक वर्षमा सबैभन्दा बढि कारोबार भएको छ सोही वर्षलाई आधार मानेर गणना गर्ने व्यवस्था गरिनु पर्दछ । किनकी, एक वर्षको मात्रै कारोबारलाई आधार मान्दा चालूपूँजीको सहि आँकलन हुन सक्तैन । उदाहरणका लागी यस आर्थिक वर्षमा भएको मन्दीका कारण प्रायः उद्योगहरुको कारोबार ५० प्रतिशतले गिरावट आएको छ ।


ग) परमानेनन्ट प्रकृतिको चालुपूँजि कर्जाको भुक्तानीको अवधी १५ वर्ष कायम गरिनु पर्दछ । साथै यस्तो कर्जा आवश्यकताको अनुमान Projection Variances २५ प्रतिशत रहेकोमा ५० प्रतिशत कायम गरिनु पर्दछ ।

घ) चालुपूँजी कर्जाको Ad hoc Limit निर्धारणको कार्य बर्षमा १ पटक मात्रै र सम्बन्धीत बैंकको बोर्ड बैठकबाट मात्रै हुने प्रावधान रहेकोमा यसलाई सम्बन्धीत बैंकबाट नै हुने गरि गरिनु पर्दछ ।

ङ) उत्पादनमूलक उद्योग र व्यापारका लागि चालुपूँजी कर्जा मापदण्ड फरक हुनु पर्दछ ।

तालिका १ : उत्पादनमुलक उद्योगमा चालुपूँज कर्जा आवश्यकता र होल्ड हुने अवधीको उदाहरण

उद्योगको क्षेत्र	कच्चा पदार्थ आयातका लागि टिआर बुक गरेपछि उद्योगमा आइपुग्ने अवधी	कच्चा पदार्थ भण्डारको अवधी	कच्चा पदार्थबाट तयारी वस्तु उत्पादन गर्ने अवधी	तयारी प्याकेजिङ भण्डारण अवधी	उत्पादित वस्तु बजारमा विक्री भई उधारो उठ्ने अवधी (सामान्य अवस्थामा)	जम्मा दिन	बार्षिकरूपमा उत्पादन तथा विक्री चक्र पूरा हुने अवधी प्रतिशतमा
१. प्लाष्टिक तथा प्याकेजिङ उद्योग	४५ दिन	३० दिन	१० दिन	१० दिन	९० दिन	१८५ दिन	५०.६८ प्रतिशत
२. वायर एण्ड स्टिल उद्योग	४५ दिन भारतबाट	३० दिन	१० दिन	१० दिन	९० दिन	१८५ दिन	५०.६८ प्रतिशत
	९० दिन तेश्रो मुलुकबाट	३० दिन	१० दिन	१० दिन	९० दिन	२३० दिन	६३.०१ प्रतिशत
३. खाद्यान्य उद्योग	१० दिन (स्थानीय कच्चा पदार्थ)	१०० दिन	७ दिन	७ दिन	६० दिन	१८४ दिन	५०.४१ प्रतिशत
४. घिउतेल उद्योग	५० दिन	१५ दिन	१५ दिन	१० दिन	९० दिन	१८० दिन	४९.३१ प्रतिशत
५. जुट उद्योग	३० दिन	३० दिन	१५ दिन	१५ दिन	३० दिन	१२० दिन	३१.५ प्रतिशत
६. जुत्ता चप्पल उद्योग	४० दिन	४० दिन	५ दिन	१५ दिन	६० दिन	१६० दिन	४३.८३ प्रतिशत
७. प्लाष्टिक फर्निचर तथा हाउसवेयर उद्योग	४५ दिन	३५ दिन	१० दिन	३० दिन	९० दिन	२१० दिन	५७.५३ प्रतिशत



२. शुन्य बक्यौता कायम गर्ने प्रावधानका सम्बन्धमा

नविकरण हुने प्रकृतीका सम्पूर्ण चालु कर्जा खाता आर्थिक वर्षको कुनै एक समयमा उद्योग व्यवसायको प्रकृति अनुसार कम्तीमा लगातार ७ दिन शुन्य बक्यौतामा कायम भएको हुनु पर्ने व्यवस्था अब्यवहारिक छ। यस्तो प्रावधान कुनै पनि उद्योग वा व्यवसायमा लागू हुनै नसक्ने भएकोले यो प्रावधान खारेज गरिनु पर्दछ।

३. कर्जा सम्बन्धी कागजातहरूको एकरूपता तथा वित्तिय मापदण्डहरूको सरलिकरणका सम्बन्धमा

बैंक तथा वित्तिय संस्थाहरूमा कर्जा सम्भौता गर्दा कागजातहरूमा कर्जाको प्रकृति र बैंक अनुसार फरक फरक कागजात प्रयोग गर्ने गरिएको छ। उद्योग व्यवसायहरू प्रा.लि., पब्लिक लि., साभेदारी र प्रोपराईटरसिप अन्तर्गतको दर्ता भएका उद्योग व्यवसायको हकमा प्रवाह हुने एकै प्रकृतिको ऋणमा फरक फरक बैंक तथा वित्तिय संस्थाले फरक फरक प्रावधान निर्धारण गरी सोही अनुरूप कर्जाका कागजातहरू बनाउने र सहि छाप गराउने गरेका छन्। उस्तै प्रकृतीका उद्योगलाई प्रवाह गर्ने कर्जाको बैंक पिच्छे फरक फरक कागजात हुदाँ जटिलता सिर्जना हुने भएकाले समान प्रकृतिको कर्जाका लागी समान कागजातको Standard format बनाई सबै बैंक तथा वित्तिय संस्थालाई लागू गर्न स्पष्ट निर्देशन गरिनु पर्दछ।

४. ऋणिको आर्थिक दायित्वमा संरचनात्मक सुधार (Limited Liability)

हाल प्राइभेट लिमिटेड कम्पनीले कर्जा लिदां कम्पनीका सबै शेयर होल्डरहरूले शतप्रतिशत कर्जाको दायित्व बहन गर्नुपर्ने व्यवस्था छ। यस्ले लगानीलाई निरुत्साहित गर्ने भएकोले प्राइभेट लिमिटेड कम्पनीको सर्वमान्य सिद्धान्त प्राइभेट लिमिटेड कम्पनीहरूमा विशुद्ध नीजि लगानी हुने तथा लगानीकर्ताहरूको आफ्नो आफ्नो लगानी हिस्साको दायित्व मात्रै सम्बन्धीत लगानीकर्तामा रहनु (*a private company whose owners are legally responsible for its debts only to the extent of the amount of capital they invested*) पर्ने परिभाषा अनुसार प्रत्येक शेयर होल्डरले आफ्नो लगानी शेयर बराबरको मात्रै दायित्व हुने व्यवस्था गरिनु पर्दछ।

५. Personal Guarantee का सम्बन्धमा

कम्पनीले कर्जा लिनु पर्दा कर्जा रकमलाई खाम्ने पर्याप्त धितो राख्दा राख्दै पनि सबै लगानीकर्ताहरू र तिनका परिवारका एक एक सदस्यहरूको समेत Personal Guarantee लिने वर्तमानको प्रावधानले लगानीकर्ताहरूमा त्रासको वातावरण सिर्जना भएको र अन्ततोगत्वा यस्ले उत्पादनमुलक क्षेत्रमा लगानी निरुत्साहित गरिरहेको छ।

एकातिर उद्योग तथा उद्यमशिलता विकासका लागी युवाहरूलाई शैक्षिक प्रमाण पत्र धितो राखेर कर्जा प्रवाह गर्दैछौं भोलि त्यहि युवा अलि सक्षम भएर कर्जा लिनु पर्दा उसको परिवारका सबै सदस्यहरूको

ग्यारेन्टि खोज्नु लगानी निरुत्साहित गर्नु बाहेक अरु केहि हुन सक्दैन । त्यसकारण, यस्तो प्रावधान अविलम्ब हटाई त्रास भयमुक्त वातावरण श्रृजना गरि लगानी आकर्षित गर्नु पर्दछ ।

६. Good for Payment को भुक्तानी सम्बन्धमा

उद्योग व्यवसायहरूले कारोबार गर्दा Good for Payment को माध्यमबाट भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाहरूले भुक्तानी गर्ने पाटीको खाताको रकम रोक्का गरेको मिति देखि भुक्तानी प्राप्त गर्ने पाटीलाई भुक्तानी गरेको मिति सम्मको समेत ब्याज लिदै आएकोले यस्तो Non Funding को ब्याज तिर्न बाध्य बनाउनु व्यवहारिक छैन । तपर्थ, रकम रोक्का गरे देखि भुक्तानी नहुँदासम्मको ब्याज गणना नगरि भुक्तानी भएको मितिबाट मात्रै ब्याज गणना गर्ने प्रावधान गरिनु पर्दछ ।

७. भारतबाट आयात गर्दा हुने भुक्तानीको प्रकृयाका सम्बन्धमा

उद्योग व्यवसायले बैंक तथा वित्तीय संस्था मार्फत L/C खोली भारतबाट आयात गरेको औद्योगिक कच्चा पदार्थ वा अन्य माल वस्तु भन्सारमा आइपुग्ने समय र कागजात आइपुग्ने समय बिचको अवधीमा समेत बैंक तथा वित्तीय संस्थाले ब्याज लिइरहेको अवस्था छ । भन्सारमा इमेल मार्फत प्राप्त कपि डकुमेन्टका आधारमा माल छुटाइन्छ र सोहि दिननै बैंकले उक्त कपि डकुमेन्टका आधारमा ऋण बुक गरिदिन्छ । तर बैंकले उक्त रकम निकासीकर्तालाई सक्कल कागजात सहित मांग भईआए पछि मात्रै भुक्तानी गर्दछ । यस प्रकार ऋण बुक गरिएको र निकासीकर्तालाई भुक्तानी गर्ने बिचको अवधीको ब्याज बैंकले आयातकर्तासंग लिइरहेको हुदाँ यसरी पार्टिलाई भुक्तानी नै नपठाइकन पैठारीकर्ताको ऋण बुक गरिनु हुदैन ।

८. ऋण नविकरण तथा सेवा शुल्कका सम्बन्धमा

ऋण नविकरण, Document Processing, एल.सी जारी लगायत अन्य प्रकारका सेवा उपभोक्तालाई प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकको निर्देशनलाई समेत वेवास्ता गरी फरक फरक शुल्क लिने गरेको छ । यसबाट साना ठूला सबै प्रकृतिका उपभोक्ताहरू मारमा परिरहेकाले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न शिर्षकमा लिने सेवा शुल्कमा एकरूपता कायम गर्न नेपाल राष्ट्र बैंकबाट निर्देशन भई कडाईका साथ कार्यान्वयनमा ल्याउनु पर्दछ ।

९. Paperless बैकिङ कारोबार सम्बन्धमा

आजको २१औं शताब्दीको डिजिटल प्रविधिको युगमा समेत हाम्रो बैकिङ कारोबार प्रणाली परम्परागत कागजी भ्रमेला, तमसुक, भौतिक उपस्थितभई ल्याप्चे लगाउनु पर्ने लगायतका व्यवस्थाहरूलाई अब डिजिटल माध्यमबाट गर्न सकिने सरल र प्रविधिमैत्री तर्फ रुपान्तरण गरि सम्पूर्ण बैकिङ कारोबारलाई पेपरलेस बनाइनु पर्दछ । जस्तै : ल्याप्चेलाई बायोमेट्रिक प्रयोग गरेर विस्थापन गर्नु पर्दछ ।

१०. ठुला मर्जर नीति सम्बन्धमा

अहिले ठुला ठुला वित्तिय संस्थाहरुको एकआपसमा मर्जर हुने लहर चलेको छ । नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्ने नीति अख्तियार गरेको छ । यस्तो मर्जर नीतिले वित्तिय क्षेत्रमा भ्रम ठुलो वित्तिय एकाधिकारको खतरालाई निम्त्याउने र उद्यमशिलता मर्ने सम्भावना रहेको हाम्रो ठहर छ । मर्जरलाई बजारले निर्धारण गर्ने वातावरण तयार गरिनु पर्दछ । ठुला वित्तिय संस्थाहरु मर्जर हुदा वित्तिय एकाधिकार कायम भई साना तथा पहुँच नपुग्ने उद्योगी व्यवसाय तथा सर्वसाधारण वित्तिय सेवाबाट बञ्चित हुने साथै छनौटको स्वतन्त्रता समेत समाप्त हुने भएकोले यस तर्फ नियमन निकाय बेलैमा सचेत रहनु पर्दछ । कुनै बैंक तथा वित्तिय संस्थामा समस्या भएमा नियमन निकायले उद्धार गर्न (Bail Out) गर्न सक्छ तर यसरी मर्जरलाई प्रोत्साहन गरि खुला बजार अर्थनीतिका विरुद्ध जान हुदैन यस सम्बन्धमा यस मौद्रिक नीतिले स्पष्ट पारिनु पर्दछ ।

११. Debt Equity Ratio का सम्बन्धमा

मूल्य वृद्धि, तरलता अभावकाकारण बजारमा छाएको संकुचनले उत्पादनमुलक उद्योगहरुले भोग्नु परेको कठिनाईलाई मध्यनजर गर्दै वित्तिय सन्तुलनको अवस्था सामान्य नहुँदासम्म कम्तीमा २ वर्ष Debt Equity Ratio कायम हुन नसकेका उत्पादनशिल क्षेत्रका हकमा वित्तिय संस्थाले गर्नु पर्ने जोखिम व्यवस्थापन (Risk Provisioning) को थप व्यवस्थालाई निलम्बन गरि सहजिकरण गरिनु पर्दछ ।

१२. बिदेशी विनिमय नियन्त्रण (विबिनि) बापतको रकम होल्ड गरि राख्न नहुने सम्बन्धमा

उद्योगको कच्चा पदार्थ, मिल मेसिनरी आदि जस्ता मालवस्तु L/C तथा T/T मा आयात गर्दा अमेरिकि डलरको हकमा २ प्रतिशत र भारतीय रुपैयाको हकमा १० प्रतिशत रकम NRB मार्जिन विबिनी बापत व्याज होल्ड गरि राखिने गरिएको छ । यसरी चालु पूँजी होल्ड भएरबस्दा व्याज तथा तरलता नोक्सानी भई उद्योगीहरुको लागत वृद्धि भएकोले उक्त प्रावधान खारेज गरिनु पर्दछ ।

१३. उधारो कारोबार नियमन गर्ने सम्बन्धमा

नीजि क्षेत्रका उद्योग व्यवसायले गर्ने उधारो कारोबार र Recovery नियमन गर्ने कुनै पनि संयन्त्र नहुँदा उद्योगी व्यवसायीहरु प्रताडित हुदै आएका छन । तथर्थ, नेपाल राष्ट्र बैंकले कडा कानुन बनाई उधारो कारोबारलाई निरुत्साहित गरिनु पर्दछ । नेपाल राष्ट्र बैंकले उपयुक्त विधि बनाई सम्बन्धित उद्योग व्यवसायले उधारो नतिर्ने पाटीलाई कालोसूचिमा समावेश गर्न कर्जा सूचना केन्द्रलाई शिफारिस गर्न पाउने व्यवस्था गर्नु पर्दछ । अथवा वर्षको अन्तःमा स्थानीय राजश्व कार्यालयमा अडिट रिपोर्ट बुझाएका Debtor को लिष्ट विवरण समेत संलग्न गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरिनु पर्दछ ।

१४. Usance L/C का सम्बन्धमा

नेपाल राष्ट्र बैंक विदेशि विनिमय व्यवस्थापन विभागको आयात सम्बन्धी परिपत्र ०१/२०७४ ले नेपालका कुनै पनि बैंकले युसान्स आयात प्रतित पत्रको कागजात (L/C Document) डिस्काउन्ट गर्न नपाउने व्यवस्था गरिएको छ जुन व्यवहारिक छैन। उद्योग व्यवसायको प्रवर्धनकालागी उत्पादनमुलक उद्योगहरुको लागी आवश्यक पर्ने कच्चापदार्थ तथा मिल मेशिनरी आयातगर्दा खोलिने युसान्स प्रतित पत्रको कागजातमा स्वदेशि बैंकले डिस्काउन्ट गर्न पाउने गरि भएको पहिले कै व्यवस्था कायम गरिनु पर्दछ।

१५. फरवार्ड बुकिङका सम्बन्धमा

विगतमा प्रतितपत्र खोल्दाकै बखतमा फरवार्ड बुकिङ गर्दा डलर रेटमा न्यूनतम प्रिमियम (५.७ पैसा देखि २२.२५ पैसा प्रति डलर) मा सुविधा उपलब्ध हुने गरेकोमा केही समय यता अत्यधिक प्रिमियम (रु १ देखि २ रुपैयासम्म) लिने गरेकाले आयातको लागतमा वृद्धि हुन गएको हुँदा सहूलियत दरमा फरवार्ड बुकिङको व्यवस्था हुनु पर्दछ जस्ले अन्ततः बस्तु तथा सेवाको मुल्यमानै कमी आई अन्तिम उपभोक्तासम्म यो सहूलियत प्रसार हुन जाने र उपभोक्ताकालागि समेत खरिद मुल्य कम हुन सहयोग पु-याउंदछ।

१६. डिस्काउन्टिङ एलसिका सम्बन्धमा

विगतमा प्रतितपत्र जारी गर्ने बैंक स्वयम्ले नै प्रतितपत्र डिस्काउन्टिङ गर्ने व्यवस्था भएकोमा हाल सो व्यवस्था बन्द गरिएको र महंगो दरमा डलर टिआर लिनुपर्ने व्यवस्थाका कारण आयातमा लागत बढ्न गएकोले साविक भै एल सि डिस्काउन्टिङको व्यवस्थालाई निरन्तरता दिइनु पर्ने।

१७. व्यवसायमा नाफा घाटा हुने सर्वमान्य सिद्धान्तलाई आत्मसात गर्ने सम्बन्धमा

उद्योग व्यवसाय सञ्चालन गरेपछि नाफा वा घाटामा जान्छ भन्ने सर्वमान्य सिद्धान्त हो। व्यवसाय घाटामा हुँदा बैंक तथा वित्तिय संस्थाको कर्जा फिर्ता गर्न कठिनाई हुन्छ। यस अवस्थामा उद्योग व्यवसाय घाटामा जाने वित्तिकै Defulter का रुपमा लिइ कालो सूचिमा सुचिकृत गरिने प्रावधानले उद्योगी व्यवसायीलाई नयाँ तथा पुनः उद्यम शुरु गर्ने अवस्थाबाट निरुत्साहित पारिएको छ र यस्ले अन्ततोगत्वा लगानी निरुत्साहित गरिरहेको छ। तर्षर्थ नोक्सानीमा रहेका उद्योग व्यवसायलाई Willfull र Unwillfull Defaulter का रुपमा वर्गिकरण गरि Unwillfull Defaulter लाई पुनः व्यवसायलाई पुनरजिवन तथा नयाँ व्यवसाय शुरु गर्ने अवसर प्रदान गरिनु पर्दछ।

१८. पुनरकर्जाका सम्बन्धमा

प्राकृतिक विपत्ती तथा कोभिड १९ लगायतका कारणबाट समस्यामा रहेका उद्योग व्यवसाय कृषि, साना, मझौला तथा घरेलु उद्योग समेतलाई सहूलियत दिन स्थापना गरिएको पुनरकर्जाको रकमको सिमा बढाउनु पर्दछ। हालको आर्थिक मन्दीका कारण सुस्ताएको औद्योगिक क्षेत्र र विशेष गरि एसएमईहरुको उत्थानका लागी सहज र सरल प्रकृयाबाट पुनरकर्जा प्राप्त गर्ने गरि हाल रहेको ३ अर्ब ५० करोडको

सिमालाई बढाइनु पर्दछ । त्यसैगरि पुनरकर्जा प्राप्तीका लागि जुनसुकै बेला समयमा सम्बन्धित बैंक मार्फत नेपाल राष्ट्र बैंकमा File Submit गर्न पाउने व्यवस्था गरिनु पर्दछ ।

१९. TR भुक्तानी सम्बन्धमा

उद्योग व्यवसायले आयात गर्दा लिएको TR कर्जाको भुक्तानी म्याद अवधी ९० दिन रहेकोमा वर्तमानको आर्थिक मन्दीबाट सिर्जित असहज अवस्थालाई मध्यनजर गरि १२० दिन कायम गरिनु पर्दछ । साथै, TR Risk weightage हाल १२० प्रतिशत राख्ने व्यवस्थालाई परिमार्जन गरि साविककै १०० प्रतिशत राख्ने व्यवस्था हुनु पर्दछ ।

राकेश सुराना
अध्यक्ष